



कागेश्वरी मनोहरा नगरपालिका

नगर कार्यपालिकाको कार्यालय

डाँछी, काठमाडौं
बागमती प्रदेश, नेपाल



बिज्ञापन कर संकलन सम्बन्धी बोलपत्र आह्वानको सूचना

प्रथम पटक प्रकाशित मिति २०७८।०७।२३

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ६४, कागेश्वरी मनोहरा नगरपालिकाको आन्तरिक आय संकलन (ठेक्का बन्दोबस्त) कार्यविधि, २०७८ र कागेश्वरी मनोहरा नगरपालिकाको विज्ञापन कर निर्देशिका, २०७८ को अधिनमा रही यस नगरपालिकाको क्षेत्राधिकारभित्र विभिन्न प्रकारका व्यवसाय प्रवर्द्धनका लागि राखिएका विज्ञापन सामाग्रीहरूमा कागेश्वरी मनोहरा नगरपालिकाको आर्थिक ऐन, २०७८ को दफा ८ को अनुसूची ७ मा उल्लेखित दरका आधारमा विज्ञापन कर संकलनको लागि आ.व. २०७८/०७९, आ.व. २०७९/०८० र आ.व. २०८०/०८१ गरी ३ आर्थिक वर्षका लागि ठेक्का बन्दोबस्त गर्नुपर्ने भएकोले निम्न शर्तहरूको अधिनमा रही इच्छुक फर्म वा कम्पनीहरूबाट रित पूर्वकको ३० दिने शिलबन्दी बोलपत्र आह्वान सम्बन्धी सूचना प्रकाशित गरिएको छ ।

शर्तहरू

१. बोलपत्र फाराम रु. ५०००।- (अक्षरेपि पाँच हजार रुपैयाँ मात्र) (पछि फिर्ता नहुने गरी) नगदै बुझाई नगदी रसिद साथ नविकरण गरिएको इजाजत प्रमाणपत्र, मु.अ.कर दर्ता प्रमाणपत्र, स्थायी लेखा नम्बर दर्ता प्रमाणपत्र र आ.व. २०७६/०७७ को करचुक्ता प्रमाणपत्रको प्रतिलिपि संलग्न गरी निवेदन पेश गरे पछि ईच्छुक फर्म वा कम्पनीले मिति २०७८।८।२२ सम्ममा कार्यालय समयभित्र यस कार्यालयबाट खरिद गर्न सकिनेछ ।
२. शिलबन्दी गरिएको बोलपत्र मिति २०७८।८।२३ गते दिनको १२:०० बजेसम्म यस कार्यालयमा दर्ता गराउनु पर्नेछ । उल्लेखित समयभित्र प्राप्त शिलबन्दी बोलपत्र सोही दिनको १:०० बजे बोलपत्रदाता स्वयं वा निजको प्रतिनिधि र कार्यालय प्रतिनिधिहरूको रोहवरमा यस कार्यालयमा खोलिने छ । बोलपत्रदाता वा निजको प्रतिनिधि उपस्थित नभएपनि बोलपत्र खोल्न कुनै बाधा पर्ने छैन ।
३. बोलपत्रसाथ आफुले कबोल गरेको मु.अ.कर सहितको रकमको ५% ले हुन आउने रकम धरौटी वापत यस कार्यालयको एन.आई.सि. एशिया बैंक, थलीमा रहेको धरौटी खाता नं 18CA051127352401 मा जम्मा गरेको सक्कलै बैंक भौचर वा यस कार्यालयको नाममा जारी भएको बोलपत्र खोल्ने दिनबाट १२० दिन म्याद भएको सक्कलै बिडबण्ड पेश गर्नुपर्नेछ ।
४. चालु आ.व. २०७८/०७९ को लागि कुल कबोल रकमलाई २ किस्ता कायम गरी पहिलो किस्ता वापत कबोल रकम (मु.अ.कर सहित) को ४० प्रतिशतले हुन आउने रकम सम्झौता हुनु अगावै बुझाउनु पर्नेछ र दोश्रो किस्ता वापत कबोल रकम (मु.अ.कर सहित) को ६० प्रतिशतले हुन आउने रकम २०७९ साल जेष्ठ मसान्तभित्र बुझाउनु पर्नेछ ।
आ.व. २०७९/०८० को लागि सम्झौता रकमको ४० प्रतिशतले हुन आउने रकम २०७९ साल असार मसान्तभित्र बुझाउनु पर्नेछ, दोश्रो किस्ता वापत सम्झौता रकम (मु.अ.कर सहित) को ३० प्रतिशतले हुन आउने रकम २०७९ साल पौष मसान्तभित्र बुझाउनु पर्नेछ र तेश्रो किस्ता वापत सम्झौता रकम (मु.अ.कर सहित) को ३० प्रतिशतले हुन आउने रकम २०८० साल जेष्ठ मसान्तभित्र बुझाउनु पर्नेछ ।

- आ.व. २०८०/०८१ को लागि सम्झौता रकम (मु.अ.कर सहित) को ४० प्रतिशतले हुन आउने रकम २०८० साल असार मसान्तभित्र बुझाउनु पर्नेछ, दोश्रो किस्ता वापत सम्झौता रकम (मु.अ.कर सहित) को ३० प्रतिशतले हुन आउने रकम २०८० साल पौष मसान्तभित्र बुझाउनु पर्नेछ र तेस्रो किस्ता वापत सम्झौता रकम (मु.अ.कर सहित) को ३० प्रतिशतले हुन आउने रकम २०८१ साल जेष्ठ मसान्तभित्र बुझाउनु पर्नेछ ।
- आ.व. २०७८/०७९ को दोश्रो किस्ता वापतको ६० प्रतिशतले हुन आउने रकम, आ.व. २०७९/०८० र आ.व. २०८०/०८१ को सम्झौता अनुसार (मु.अ.कर सहित) को हुन आउने रकमको मिति २०८१ साल श्रावण मसान्तसम्म अवधि भएको नेपाल राष्ट्र बैंक बाट मान्यता प्राप्त 'क' बर्गको बाणिज्य बैंकबाट जारी भएको कार्य सम्पादन जमानत (Performance Bank Guarantee) सम्झौता अगावै पेश गर्नुपर्नेछ ।
५. बोलपत्र दाखिला गर्दा शिलवन्दी खामको वाहिर यस कार्यालयको नाम, बोलपत्रदाताको नाम, ठेगाना आदि स्पष्ट रूपमा खुलाउनु पर्नेछ ।
 ६. बोलपत्र फाराम खरिद गर्ने, शिलवन्दी बोलपत्र दर्ता गर्ने अन्तिम दिन वा खोल्ने दिन सार्वजनिक विदा पर्न गएमा उक्त कार्य बिदा पछि कार्यालय खुलेको दिन सोही समयमा खोल्नेछ ।
 ७. बोलपत्र पेश गर्दा आफूले कबोल गरेको रकम अंक र अक्षर दुवैमा उल्लेख गर्नु पर्नेछ । अंक र अक्षरमा फरक पर्न गएमा अक्षरलाई मान्यता दिइनेछ ।
 ८. बोलपत्रदाता फर्मको हकमा उल्लेखित कार्यमा भाग लिन अयोग्य नभएको र सम्बन्धित कसुरमा आफूले सजाय नपाएको भनि लिखित रूपमा स्वघोषणा कागजात बोलपत्रसाथ पेश गर्नु पर्नेछ ।
 ९. रित नपुगेको, म्याद नाघी वा शर्त राखी पेश भएको बोलपत्र उपर कारबाही हुने छैन ।
 १०. प्रचलित ऐन, नियम अनुसार विज्ञापनमा लाग्ने सम्पूर्ण कर बोलपत्रदाता स्वयमले नै बेहोर्नु पर्नेछ ।
 ११. कुनै पनि कारण जनाई वा नजनाई सम्पूर्ण वा आंशिक रूपमा बोलपत्र स्वीकृत गर्ने वा नगर्ने पूर्ण अधिकार यस कार्यालयमा निहित रहनेछ ।
 १२. यस सूचनामा उल्लेख नभएका बुँदाहरूको हकमा "सार्वजनिक खरिद ऐन, २०६३" र "कागेश्वरी मनोहरा नगरपालिकाको सार्वजनिक खरिद नियमावली, २०७५" अनुसार हुनेछ ।
 १३. यस सम्बन्धमा अन्य थप कुराहरू बुझ्नु परेमा कार्यालय समयभित्र फोन नं. ०१४४५०३५६ मा सम्पर्क गर्न सकिनेछ ।

कामको विवरण

क्र.सं.	ठेक्का नं.	कामको विवरण	आ.व. २०७८/०७९ का लागि न्युनतम कबोल रकम (मु.अ.कर बाहेक)	आ.व. २०७९/०८० का लागि न्युनतम रकम (मु.अ.कर बाहेक)	आ.व. २०८०/०८१ का लागि न्युनतम रकम (मु.अ.कर बाहेक)
१.	Advertisement Tax/16/2078-079	विज्ञापन कर संकलन सम्बन्धी कार्य	रु.११,७५,०००।-	आ.व. २०७८/०७९ को रकममा १० प्रतिशत थप	आ.व. २०७९/०८० को रकममा १० प्रतिशत थप